



مردے کی بے بسی

# असहाय मृतक

यो वर्णन अमीरे अहले सुन्नत, दावते इस्लामीका संस्थापक हजरत मौलाना  
मुहम्मद इल्यास अत्तार कादरी داعية الإسلام العالیہ



Keep watching  
Madani Channel

داعية الإسلام  
Dawat-e-Islami

मरुके की बेबी

## असहाय मृतक

यो वर्णन अमीरे अहले सुन्नत, दावते इस्लामीका संस्थापक हजरत मौलाना मुहम्मद इल्यास अत्तार कादरी **دَامَتْ بَرَكَاتُهُمُ الْعَالِيَةَ** दामत वरकातहुमुल्आलीयह<sup>१</sup> द्वारा दावते इस्लामीको तिन दिने अन्तर्राष्ट्रिय इज्तिमा (११, १२ र १३ साअ्वान, १४२३ हिजरी) मा मदिनतुल् औलिया, मुल्तानमा गरिएको हो । एउटा पुस्तिकाको रूपमा तपाईंको सामु प्रस्तुत छ ।

शैतानले तपाईंलाई यो पुस्तिका पढ्नबाट रोक्न र तपाईंलाई अल्ल्ही अनुभव गराउन भरपुर प्रयास गरे तापनि यो पुस्तक सुरुदेखी अन्तसम्म पढनुहोस्, **إِنْ شَاءَ اللَّهُ عَزَّوَجَلَّ** इन्शाअल्लाह अज्ज व जल्ल<sup>२</sup> तपाईंले आफू भित्र मदनी रूपान्तरणको आभास गर्नुहुनेछ ।

### Majlis Tarajim (Dawat-e-Islami)

Alami Madani Markaz, Faizan-e-Madina, Mahalla Saudagran,  
Purani Sabzi Mandi, Baab-ul-Madina, Karachi, Pakistan

Contact #: +92-21-34921389 to 91

translation@dawateislami.net

## Maktaba-tul-Madina

**UK:** 80-82 Bordesley Green Road, Birmingham, B9 4TA.

Contact #: 07989996380 - 07867860092

Email: uk@dawateislami.net

**USA:** Faizan-e-Madina, P. O. Box 36216, Houston, Tx 77274.

Contact #: +713-459-1581, 832-618-5101

**INDIA:** 19/20 Muhammad Ali Road, Opposite Mandvi Post Office  
Mumbai - 400 003.

Contact #: +91-022-23454429

**BANGLADESH:** K.M Bhovan, 1<sup>st</sup> Floor, 11, Andar Killa Chittagong.

**HONG KONG:** Faizan-e-Madina, M/F-75, Ho Pui Street, Tsuen  
Wan N.T.

Contact #: +85-98750884 – 31451557

**SOUTH AFRICA:** 61A, Mint Road, Fordsburg, Johannesburg.

Contact #: 011-838 9099

**KENYA:** Kanz-ul-Iman, Near Al-Farooq Hospital, Tonoka Area  
Mvita, Mombasa.

Contact #: +254-721-521916

**TORONTO CANADA:** 1060 Britannia Road Unit 20, 21 Mississauga  
ONT Canada.

Contact #: +141-664-82261

## ट्रान्स्लीटरेसन् चार्ट

ء	अ	ؤ	ड	ع	अ
ا	अ	ذ	ج^	غ	ग
ب	ब	ر	ر	ف	फ
پ	प	ڑ	ण	ق	क
ت	त	ز	ज़	ک	क
ٹ	ट	ث	ج^	ل	ल
ث	स	س	स	م	म
ج	ज	ش	श	ن	न
چ	च	ص	स	و	व
ح	ह	ض	द	ه/ه	ह
خ	ख	ط	त	ی	य
د	द	ظ	ज	ے	ए
ء	।	عو	ड़	عی	इ

# Table of Contents

Maktaba-tul-Madina.....	II
ट्रान्स्लीटरेसन् चार्ट .....	III

---

## असहाय मृतक

दुरूद शरीफ .....	1
नोट: .....	2
मृतक र गुस्ल कर्ता (नुहाइदिने मानिस) .....	2
मृतकले के भन्दछ? .....	3
hLjg el/sf] efubf} ड.....	4
कब्र (चिहान) को हृदयविदारक वृत्तान्त .....	6
कस्तो आनन्दमयी मृत्यु .....	10
जकाज काम लाएन.....	11
संसारमा आउनुको उद्देश्य .....	12
सांसारिक शक्ति काम लागेन .....	13
चार आधारहीन दावीहरू.....	15
मृतकको घोषणा .....	20
मृतक सँगको कुराकानी .....	21

टिभी छोडेर मरेपछि कब्रको सजाय .....	23
टिभी घरबाट निकाल्दा प्यारो आका ﷺ को तर्फबाट बधाई .....	24
बहाना नगर्नुहोस् ! .....	25
डरलाग्दो घाटी .....	28
मुडुलो विशाल सर्प .....	29
चालीस दिनसम्म नमाज अस्विकार्य .....	29
हजरत अली <small>عليه السلام</small> रदीअल्लाहु तआला अन्हु को मादक पदार्थप्रति घृणा .....	31
कुर बुवा आमाको पनि आज्ञा पालना .....	31
वाचा पूरा नगर्नुको फल .....	33
पेटभिन्न सर्पहरू .....	34
३६ पटक व्यभिचार गर्नुभन्दा पनि नराम्रो कार्य .....	34
जहन्नम पूग्ने एक कारण .....	35
सात मदनी सिद्धान्तहरू .....	35
~ सुन्नतका बहार (खुशी) हरु ~ .....	37

الْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ وَالصَّلَاةُ وَالسَّلَامُ عَلَى سَيِّدِ الْمُرْسَلِينَ  
أَمَّا بَعْدُ فَأَعُوذُ بِاللَّهِ مِنَ الشَّيْطَانِ الرَّجِيمِ بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ

## असहाय मृतक

### दुरूद शरीफ

हाम्रा मन मस्तिष्कका प्रसन्नदाता, पापीहरूका मोक्षदाता, बेसहाराका सहारा हाम्रा प्यारा नबी हजरत मुहम्मद صَلَّى اللهُ تَعَالَى عَلَيْهِ وَآلِهِ وَسَلَّمَ सल्लल्लाहु तअ़ाला अ़लैही व सल्लम<sup>३</sup> को कथन छ: “म प्रति दुरूद पढी आफ्नो भेलाहरूलाई सुदृढ बनाऊ कि तिम्रो दुरूद पढनु कयामतको दिन तिम्रो लागि नूर हुनेछ ।” (फिरदौसुल्अख्बार, हदीस ३१४८, भाग २, पृष्ठ ४१७, दारुल्कुतुबुलअरबी बिरुत)

सल्लु अ़लल् हबीव(दुरूद पढ)

सल्लल्लाहु तअ़ाला अ़ला मुहम्मद<sup>४</sup>

صَلَّى اللهُ تَعَالَى عَلَى مُحَمَّدٍ

صَلُّوا عَلَى الْحَبِيبِ

## नोटः

१. दामत बरकातहुमुल्आलीयहः अल्लाह अज़्ज व जल्ल् को असल भक्तहरूको नामको पछ्याडी लगाइन्छ ।अर्थ “उहाँको कृपा हामी माथी सधैं रहीरहोस् ।”

२. इन्शाअल्लाह अज़्ज व जल्लः अर्थ “यदि अल्लाह अज़्ज व जल्ल् ले चाहनुभएमा ।”

३. सल्लल्लाहु तआला अलैही व सल्लमः जब जब हाम्रो नबी को नाम उच्चारण गरिन्छ, या सुनिन्छ, उहाँ प्रति दुरूद पढिन्छ । यो वाक्यको अर्थ “अल्लाह तआलाको तर्फ बाट हाम्रो नबी प्रती दुरूद (सल्ल) र सलाम होस् ।”

४. सल्लल्लाहु तआला अला मुहम्मदः अल्लाह तआलाको तर्फबाट हाम्रो नबी मुहम्मद प्रति दुरूद (सल्ल) होस् ।

## मृतक र गुस्ल कर्ता (नुहाइदिने मानिस)

हजरत सय्यीदुना सुफीयान सौरी رضي الله تعالى عنه रदीअल्लाहु तआला अन्हु<sup>क</sup> द्वारा कथित छ, कि मृतकले सबै कुरा थाहा पाई राखेको हुन्छ, यहाँ सम्मकी मृतकले



गुस्ल कर्तासँग भन्दछ: “तिमीसँग अल्लाह **عَزَّوَجَلَّ** अज़्ज व जल्ल् को नाममा बिनती छ, कि गुस्लमा म प्रती नम्र व्यवहार गर ।” अनी जब मृतक आफ्नो जनाजाको खाटमा (मृत्युशैय्यामा) हुन्छ, ऊसँग भनिन्छ, कि: “तिम्रो बारेमा अरूले गरिरहेको कुराहरू सुन ।” (शर्ह र सुदूर, पृष्ठ ९५, दारुल्कुतुबुल्इल्मीयह बिरुत)

### मृतकले के भन्दछ?

अमीरुल्मु'मीनीन हजरत सय्यीदुना उमर फारुक आ' जम **رَضِيَ اللهُ تَعَالَى عَنْهُ** रदीअल्लाहु तअ़ाला अन्हु को विवरण छ, की हामी दुःखीहरूका उद्धारक, आकासहरूका भ्रमणक, मदीना मुनव्वरहका ताजबाहक हाम्रा प्यारा नबी हजरत मुहम्मद **صَلَّى اللهُ تَعَالَى عَلَيْهِ وَآلِهِ وَسَلَّمَ** सल्लल्लाहु तअ़ाला अलैही व सल्लम ले भन्नुभयो: “मृतकलाई कब्रस्तानतर्फ लानको निम्ती तीन पाइला हिड्न साथ मृतक बोल्दछ, र उसको बोली मनुष्य र जीन बाहेक अल्लाह **عَزَّوَجَلَّ** अज़्ज व जल्ल् ले जसलाई सुनाउनुहुन्छ, उसले सुन्दछ । मृतकले भन्दछ: “हे मेरा दाजुभाईहरू, हे मेरा जनाजा (मृत शरीर) उठाएर हिडनेहरू !

तिमीहरूलाई संसारले धोकामा नपारोस् जसरी मलाई पारी राख्यो । संसार तिमीसँग नखेलोस् जसरी मसँग खेल्यो । मैले जति कमाएँ आफ्नो सन्तानको लागि छोडेँ । अल्लाह **عَزَّوَجَلَّ** अज़्ज व जल्ल् ले कयामतको दिन मसँग मेरो पाप र पुण्यको हिसाब लिनुहुन्छ जब कि तिमीहरू मेरो बिदाइमा मेरो लागि रोई रहेका छौ ।”  
(शर्ह र सुदूर, पृष्ठ ९६, दारुल्कुतुबुल्दिल्लीयह बिरुत)

संसार जित्ने अठोट थियो सिकन्दरको  
तर संसारबाट बिदा हुँदा हात खाली नै थियो

## जीवन भरिको भागदौड

प्यारा इस्लामी दाजुभाइहरू कल्पना गर्नुहोस् त्यो समय जब हाम्रो शरीरबाट आत्माको बिछोड भइरहेको हुनेछ । कस्तो हुनेछ होला त्यो समय जब हाम्रो शरीरबाट बहुमूल्य कपडाहरू फुकालिइनेछ ।

**नोट:** ५. रदीअल्लाहु तअ़ाला अन्हः हाम्रो नबीको सहाबीहरूको नाम पछाडी लगाइन्छ जसको अर्थ हो “उहाँसँग अल्लाह अज़्ज व जल्ल् प्रसन्न होउन् ।”  
६. अज़्ज व जल्ल्ः अर्थ “सम्मानित एवम् सर्वश्रेष्ठ ।”

गुस्ल कर्ताले गुस्ल गरिरहेको हुनेछ । साधारण सेतो कपडाको कफन लगाइनेछ । हाम्रो मृत शरीरलाई कब्रस्तानतर्फ लगिनेछ ।

प्रायश्चित्त! घोर प्रायश्चित्त !! त्यो सांसारिक सुख जसको लागि जीवन भर भागदौड गरिएको थियो, जसको निमित्त रातीको निद्रा समेत त्यागिएको थियो । विभिन्न प्रकारका जोखिम हुनुको बावजुद, इर्ष्यालुहरूले सृजना गरेका अनेक अप्ठ्याराहरूको बावजुद मरी मरी धन कमाइएकै थियो, सम्पत्ति एकत्रित गरिएकै थियो ।

घर त अति आधुनिक र व्यवस्थित निर्माण गरीएकै थियो । अझ फर्निचर र विभिन्न सामग्रीहरूले सजाइएकै थियो । तर अफसोस सबै कुराहरू यहीं छोडी एकलै जान परी रहेको हुनेछ ।

त्यो महङ्गो कपडा दराजमै रही रहनेछ, गाडी मोटर लगायत हरेक सामान जहाँको तहाँ रही रहनेछ । यस्तो समयमा मृतक कति हदसम्म असहाय हुनेछ होला जब विभिन्न प्रकारका बत्तीहरूले सजिएको उज्यालो सांसारिक घरबाट निकालिएर कब्रस्तानको अध्यारो र सुनसान घरमा प्रवेश गर्न परी रहेको हुनेछ?

संघर्ष को स्थान हो संसार केही क्षण को सपना हो संसार हे  
मन गर्व किन गर्छस् यससगँ राम्रो होइन खराब छ संसार

## कब्र (चिहान) को हृदयविदारक वृत्तान्त

हजरत सय्यीदुना उमर बिन अब्दुल् अजीज رَضِيَ اللهُ تَعَالَى عَنْهُ रदीअल्लाहु तआला अन्हु एक जनाजाको साथ कब्रस्तान जानुभयो । त्याहाँ उनी एक कब्रको नजिक ध्यान र सोचमा डुब्नुभयो । केही समयपछी कसैले सोधे, “हे अमिरुल्मु’मीनीन رَضِيَ اللهُ تَعَالَى عَنْهُ रदीअल्लाहु तआला अन्हु तपाईं यहाँ एकलै के गर्दै हुनुहुन्छ ?” उहाँले जवाफ दिनुभयो, भर्खरै एक कब्रले मलाई बोलाएर भन्यो कि हे उमर बिन अब्दुल् अजीज رَضِيَ اللهُ تَعَالَى عَنْهُ रदीअल्लाहु तआला अन्हु मसँग किन सोध्नुहुन्न कि मैले आफूभित्र आउनेसँग कस्तो व्यवहार गर्दछु ? मैले त्यस कब्रसँग भनौं, अवश्य मलाई भन । कब्रले भन्न थाल्यो, जब कोही मभित्र आउँदछ, मैले उसको कफन च्यातेर उसको शरीरको टुक्रा टुक्रा गरिदिन्छु र उसको मासुहरू जति खाइदिन्छु । के तपाईंले मसँग यो सोध्नुहुन्न कि मैले मृतकको हड्डीको जोडहरूलाई के गर्दछु ? मैले भनौं अवश्य

भन । कब्रले भन्यो, मैले मृतकको हत्केलाहरूलाई नारीबाट, घुँडाहरूलाई खुट्टा बाट र खुट्टाहरूलाई पैतालाबाट छुट्याई दिन्छु ।

यति भन्नुभए पछि हजरत सय्यीदुना उमर बिन अब्दुल् अजीज رَضِيَ اللهُ تَعَالَى عَنْهُ रदीअल्लाहु तअला अन्हु असाध्यै रुन थाल्नुभयो । केही बेरपछि मन थामी केही यस्तो पुष्पवाणी दिनुभयो, “हे मेरा इस्लामी दाजुभाइहरू ! हाम्रो सांसारिक जीवन असाध्यै थोरै समय अवधिको छ । जो यस संसारमा असाध्यै पापी हुनुको बावजुद उच्च सांसारिक पदमा छ, ऊ आखिरतमा (मरण पश्चातको जीवनमा) सम्मान विहीन र घृणित हुनेछ । पापै पापले भरिए तापनि जो संसारमा सम्पन्न छ ऊ आखिरतमा आफ्नै कुकर्मको कारण कङ्गाल हुनेछ । जो तन्नेरी छ ऊ अवश्य वृद्ध हुनेछ । जो जिउँदो छ ऊ अवश्य मर्नेछ । संसारमा आई धोकामा नपर किनकि आखिरतको जीवनको यात्रा पनि अति शीघ्रनै सुरु हुने वाला छ । कहाँ गए ती कुरान पढ्नेहरू? कहाँ गए ती हज गर्नेहरू ? कहाँ गए ती रोजा (व्रत) राख्नेहरू? माटोले उनको शरीरको साथ के गच्यो होला? कब्रको किराहरूले उनको

मासुको के हाल गय्यो होला? उनको हड्डी र जोडहरू कस्ता भए होलान् ? संसारमा जो कमलो र राम्रो बिस्तराहरूमा सुत्ने गर्दथे उनीहरू आफ्नो घर परिवार छोडी बिस्तरा विहीन कब्रमा छन् । उनको श्रीमतीले अर्को विवाह गरीसकेकी होलिन । उनको छोराछोरीहरू अरूको सहारामा होलान् । उनका सन्तानले उनको सम्पत्ति र जग्गाको अंशवण्डा गरिसकेको होलान् । अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्ल् लाई नै पूर्ण जानकारी छ, कोही आफ्नो कब्रमा खुसी र सुखै सुखमा छन् भने कोही आफ्नो कब्रमा कुकर्मको सजाय भोगिरहेका छन् ।

अफसोस् ! हजारौं हजार अफसोस् !! हे अज्ञानी !आज मर्ने बेलामा कहिले आफ्नो बुबाको कहिले आफ्नो छोराको त कहिले आफ्नै दाजुको आँखा बन्द गरी राखेको छौ । यी मध्ये कसैलाई गुस्ल गरी राखेको छौ, कसैलाई कफन लगाई राखेको छौ, कसैको जनाजा लाई काँध लाई उठाई राखेको छौ, कसैको जनाजाको साथमा कब्रस्तानतर्फ गइराखेको छौं, कसैको लासलाई कब्रमा आफ्नै हातले राखिरहेको छौ । (याद राख ! याद राख ! एक दिन शीघ्र नै यो सबै तिमी प्रती पनि अवश्य दोहोरीइनेछ ।)

ओहो ! मलाई थाहा भए, मेरो कुन चाहिँ गाला कब्रमा पहिला कुहिन्छ होला ।” यति भन्नु भए पछि हजरत सय्यीदुना उमर बिन अब्दुल अजीज رضي الله تعالى عنه रदीअल्लाहु तआला अन्हु एकदमै रुन थाल्नुभयो यहाँ सम्मकी रुँदा रुँदा बेहोस हुनुभयो । त्यस दिन लगत्तै एक हप्ता पछि यो संसार बाट विदा हुनुभयो । (अल्लुदुल्फाइक, पृष्ठ १६८, दारुल्कुतुबुल्इल्मीयह विरुत)

हुज्जतुल्इस्लाम हजरत सय्यीदुना इमाम मुहम्मद गजाली رحمته الله تعالى عليه रहमतुल्लाह तआला अलैह<sup>७</sup> ले इह्याउलउलूम मा लेख्नु भएको छः

**नोटः ७.** रहमतुल्लाह तआला अलैहः अल्लाहको असल भक्तहरूको (जो यस संसारबाट विदा भइसकेका छन्) नामको पछाडि लगाइन्छ । यसको अर्थ “उहाँमाथी अल्लाह अज्ज व जल् को कृपा होस् ।”

“हजरत सय्यीदुना उमर बिन अब्दुल् अजीज رضي الله تعالى عنه रदीअल्लाहु तआला अन्हु को यो संसारबाट विदा हुने बेलामा उहाँले कुरआनको निम्न पङ्क्तीहरू उच्चारण गर्दै हुनुहुन्थ्योः

कन्जुल्इमानको अनुवाद:

यो अखिरतको घर म उनीहरूको लागि गर्दछु जसले धर्तीमा घमण्ड र फसाद चाँहदैनन् र अखिरत को घर धर्मनिष्ठहरूकै लागि हो । (खण्ड २०, सुरह अल्क'स'स, श्लोक ८३) (इह्याउल्ज़लूम, भाग ४, पृष्ठ ५१०, दारुल्कुतुबुल्इल्मीयह विरुत)

تِلْكَ الدَّارُ الْأَخِرَةُ نَجَعَلَهَا لِلَّذِينَ

لَا يُرِيدُونَ عُلُوًّا فِي الْأَرْضِ وَلَا

فَسَادًا وَالْعَاقِبَةُ لِلْمُتَّقِينَ

## कस्तो आनन्दमयी मृत्यु

प्यारा इस्लामी दाजुभाइहरू ! हजरत सय्यीदुना उमर बिन अब्दुल अजीज رَضِيَ اللهُ تَعَالَى عَنْهُ रदीअल्लाहु तआला अन्हु को प्रस्तुत वृत्तान्त बुद्धिमानीहरूको लागि निकै उपदेशमय छ ।

यस्तै आनन्दमयी मृत्युको एक अर्को वृत्तान्त सुन्नुहोस् । हुज्जतुल्इस्लाम हजरत सय्यीदुना इमाम मुहम्मद गजाली رَحْمَةُ اللهِ تَعَالَى عَلَيْهِ रहमतुल्लाह तआला अलैह इह्याउल्ज़लूम भन्ने पुस्तकमा लेख्नुहुन्छ: “ठिक आत्मा र शरीरको बिछोड (मृत्यु) नजिक भएको बेलामा कसैले खलीफा अब्दुल्मलिक बिन मरवानसँग सोधे, “यति बेला तपाईंले कस्तो अनुभव गरिरहनुभएको



छ ?” उहाँले जवाफ दिनुभयो: “ठ्याक्कै त्यस्तो जस्तो अल्लाह **عَزَّوَجَلَّ** अज़्ज व जल्ल् ले कुरआन मजीद को सातौं खण्डको सुरह अलअन्आमको श्लोक सङ्ख्या ९४ मा भन्नुभएको छ:”

कन्जुल्इमानको अनुवाद:

अनि निःसन्देह तिमी मसँग एकलै आयौ जस्तो मैले तिमीलाई पहिलो चोटि सृष्टि गरेको थिएँ र छोडी आयौ आफ्नो पछ्याडि सबै धन सम्पत्ति जुन मैले तिमीलाई दिएको थिएँ । (खण्ड ७, सुरह अलअन्आम, श्लोक ९४) (इह्याउलज़लूम, भाग ४, पृष्ठ ५१०, दारुल्कुतुबुल्इल्मीयह विरुत)

وَلَقَدْ جَعَلْنَا فِرْعَوْنَ كَمَا  
خَلَقْنَاكُمْ أَوَّلَ مَرَّةٍ وَتَرَكْتُمْ مَا  
خَوَّلْنَاكُمْ وَرَاءَ ظُهُورِكُمْ

## राजकाज काम लाएन

हुज्जतुल्इस्लाम हजरत सय्यीदुना इमाम मुहम्मद गजाली **رَحْمَةُ اللَّهِ تَعَالَى عَلَيْهِ** रहमतुल्लाह तअाला अलैह इह्याउलज़लूममा लेख्नुहुन्छ: प्रसिद्ध अब्बासी खलीफा हारुन रशीद **رَحْمَةُ اللَّهِ تَعَالَى عَلَيْهِ** रहमतुल्लाह तअाला अलैह को जब अन्तिम समय आयो उहाँ निराश भई आफ्नो

कफनलाई फर्काई फर्काई हेदै कुरआन मजीदको २९  
औं खण्ड को सुरह अल्हाक्कह को श्लोक २८,२९  
उच्चारण गर्दै हुनुहुन्थ्यो:

कन्जुल्इमानको अनुवाद: मेरो धन  
मलाई कुनै काम लागेन, मेरो सबै  
सामर्थ्य सकिँदै गयो । (खण्ड २९,  
सुरह अल्हाक्कह, श्लोक २८,२९)  
(इह्याउल्लुम, भाग ४, पृष्ठ ५११,  
दारुल्कुतुबुल्इल्मीयह विरुत)

مَا أَغْنَىٰ عَنِّي مَالِيهِ ۖ  
هَلْكَ عَنِّي سُلْطَانِيهِ ۗ

## संसारमा आउनुको उद्देश्य

प्यारा इस्लामी दाजुभाइहरू ! वास्तवमा हामी  
यो संसारमा आएर कठिन परीक्षणमा परेका छौं । हाम्रो  
यो संसारमा आउनुको उद्देश्य अरू केही थियो तर  
हामीले यहाँ आएर अर्कै केही बुझिरहेका छौं । हाम्रो  
जीवनशैलीबाट त प्रष्ट थाहा हुन्छ कि عَاذَ اللَّهُ عَزَّوَجَلَّ

मआज अल्लाह<sup>5</sup> हामी एक दिन मर्नेछौं भन्ने  
सोंचमै छैनौं । नबिसनुहोस् ! हामी यहाँ सधैं बाँच्ने वाला  
छैनौं । यस संसारमा आउनुको उद्देश्य केवल धन  
कमाउनु , केवल सांसारिक अध्ययन का डिग्रीहरू हात

पादैं जानु वा केवल सांसारिक प्रगतिहरू हासिल गर्दै जानु मात्र होइन । कुरान पाकमा यो प्रष्ट भनिएको छः

कन्जुल इमानको अनुवादः त तिमी के सोच्छौ कि मैले तिमीलाई व्यर्थै सृष्टि गरें अनि तिमीलाई मेरोतर्फ फर्की आउनु छैन? (खण्ड १८, सुरह अल्मु'मीनून, श्लोक ११५)

أَفَحَسِبْتُمْ أَنَّمَا خَلَقْنَاكُمْ عَبَثًا

وَأَنَّكُمْ إِلَيْنَا لَا تُرْجَعُونَ ﴿١١٥﴾

## सांसारिक शक्ति काम लागेन

अल्लाह **عَزَّوَجَلَّ** अज़्ज व जल्ल् ले मनुष्यलाई आफ्नो उपासनाको लागि सृष्टि गर्नुभएको हो । यदि कसैले आफ्नो जीवनको उद्देश्यमा सफलता प्राप्त नगरी पापै पापको भारी लिएर कयामतको दिन

**नोटः** ८. मआज अल्लाहः अर्थः “अल्लाह अज़्ज व जल्ल् को शरण”

अल्लाह **عَزَّوَجَلَّ** अज़्ज व जल्ल् को सामु उपस्थित भएमा उसलाई यो संसारको असङ्ख्य धन सम्पत्ति ले पनि अल्लाह **عَزَّوَجَلَّ** अज़्ज व जल्ल् को सजायबाट बचाउन सक्दैन ।

सांसारिक ज्ञान, कल-कारखाना, हात-हतियार, सांसारिक पहुँच (सोर्स फोर्स), उच्च पद, सांसारिक प्रसिद्धि र शक्ति आदि इत्यादिले कसैलाई अल्लाह अज़्ज व जल्ल् को आदालतमा सफलता प्राप्त गराउन सक्दैन ।

धनको नशामा मस्त भएर एक अर्काको कमी कमजोरीहरू कोट्याउनेहरू, आतंककारी गतिविधिमा संलग्न हुनेहरू, अर्काको अधिकार हनन गर्नेहरूको लागि यहाँ सोच्नुपर्ने ठाउँ छ । यदि पापै पापको कारणले अल्लाह **عَزَّوَجَلَّ** अज़्ज व जल्ल् र उहाँको प्यारो हबीब **صَلَّى اللهُ تَعَالَى عَلَيْهِ وَآلِهِ وَسَلَّمَ** सल्लल्लाहु तअ़ाला अलैही व सल्लम अप्रसन्न हुनुभयो र इमान (धर्म प्रतिको विश्वास) बरबाद भयो भने यस्तो दुःख र कष्टहरू आइपर्ने छन् जुन कहिल्यै पनि हट्ने छैनन् । कुरआन पाकको ३० औं खण्डको सुरह अल्हुमज़ह मा भनिएको छ:

कन्जुल इमानको अनुवाद: अरुको अगाडि निन्दा गर्नेहरू, कन्ना पछाडि कुरा काट्नेहरूको असाध्यै नराम्रो हुनेछ । जसले धन कमायो, गनी गनी राख्यो, के उसले यो सोच्दछ, कि उसको यो धनले उसलाई यो संसारमा सधैंभरि बाँच्न दिन्छ, कदापि होइन, अवश्य ऊ थिचीमिची पार्नेमा फालिनेछ, र तिमीलाई के थाहा थिचीमिची पार्ने वाला, अल्लाह को आगो जुन दन्की रहेको छ, जुन हृदयमा चढ्ने छ, नि: सन्देह त्यसमा उनीहरू थुनिने छन् लामो लामो स्तम्भहरूमा (खण्ड ३०, सुरह अल्हुमज़ह)

بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ  
 وَيَلُّ كُلُّ غَيْرٍ لُّزْمَةً ۝  
 الَّذِي جَمَعَ مَالًا وَعَدَّدَهُ ۝  
 يَحْسَبُ أَنَّ مَالَهُ أَخْلَدَهُ ۝  
 كَلَّا لَيُنْبَذَنَّ فِي الْحُطَمَةِ ۝  
 وَمَا أَدْرَاكَ مَا الْحُطَمَةُ ۝  
 نَارُ اللَّهِ الْمَوْقَدَةُ ۝  
 الَّتِي تَطَّلِعُ عَلَى الْآفِئَةِ ۝  
 إِنَّهَا عَلَيْهِمْ مُّوَصَّدَةٌ ۝  
 فِي عَمَدٍ مُّمدَدَةٍ ۝

## चार आधारहीन दाबीहरू

हजरत सय्यीदुना शफीक बल्खी رَحْمَةُ اللَّهِ تَعَالَى عَلَيْهِ रहमतुल्लाह तअाला अलैह को कथन छ: मानिसहरू चार कुराहरूको दाबी त गर्छन् तर उनका कर्म भने दाबीको विपरीत छ ।

१) उनीहरू भन्छन् कि हामी अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्ल् को भक्त (नीरहंकार, ताबेदार, बन्दा) हौं तर उनका कर्म मनमोजी र स्वेच्छाचारी हरूको जस्तो छ ।

२) उनीहरू भन्दछन् कि अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्ल् नै हाम्रो जीविका निर्वाह गर्ने वाला हुनुहुन्छ, तर थुप्रै धन सम्पत्ति जम्मा गरिसकेपछी पनि संतुष्ट

हुँदैनन् ।

३) भन्दछन् कि यो संसारभन्दा आखिरत नै बेस छ तर उनीहरू सांसारिक प्रगतिको लागि मात्र दिनरात एक गर्दछन् ।

४) भनिराख्छन् कि एक दिन अवश्य मर्नु छ तर उनीहरूको जीवनशैली ले त उनीहरू कहिल्यै नमर्ने हो कि जस्तो देखाउँछ ।

प्रथम दाबी: म अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्ल् को भक्त हुँ । प्यारा इस्लामी दाजुभाइहरू! साँच्चै नै सोच्नुपर्ने ठाउँ छ, यथार्थमा हरेक मुस्लिमले आफूलाई अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्ल् को भक्त मान्दछ र स्पष्ट छ कि भक्त अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्ल् को

आज्ञाकारी हुन्छ तर आज धेरै जसो मुस्लिमहरूको कर्म मनमोजी छ । हेर्नुस्, जो कसैको नोकर हुन्छ ऊ आफ्नो मालिकको इच्छा विपरीत काम गर्दै गर्दैन । हामी वास्तवमा अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्ल् को भक्त हौं, हामीले उहाँले नै दिनु भएको आहार खान्छौं तर अफसोस हाम्रो कर्म सच्चा भक्तको जस्तो छैन । अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व अज़्ज़ व जल्ल् को आदेश छ कि नमाज पढ तर हामी अल्छी हुन्छौं । अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्ल् को आदेश छ कि रमजानको महिनामा रोजा बस (व्रत राख) तर हामी प्रयासै गर्दैनौं । यसै प्रकारले हामीले अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्ल् को अरू आदेशहरूको पालना पनि पूर्ण रूपले गरिरहेका छैनौं ।

दोस्रो दाबी: अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्ल् नै जीविका निर्वाह गर्ने वाला हुनुहुन्छ ।

निःसन्देह अल्लाह पाक नै जीविका निर्वाह गर्ने वाला हुनुहुन्छ । तर केही मानिसहरूको जीविका आर्जन गर्ने प्रक्रिया भने अचम्मको छ । अल्लाह तअाला लाई रज़्ज़ाक (जीविका निर्वाह गर्नेवाला) मान्नुको बावजुद किन होला मानिसहरूले ब्याज को लेनदेन गर्ने,

ब्याजमा ऋण लिई कल कारखाना चलाउने, भवनहरू निर्माण गर्ने ? जब अल्लाह पाकलाई जीविका निर्वाह गर्नेवाला मानि सक्यो भने कुन कुराले मनुष्यलाई घूस लिन बाध्य बनाउँछ ? के कारणले गर्दा मिसावटवाला मालसामान सर्वसाधारणलाई धोका दिई बेचनु परिरहेको छ ? चोरी, डकैती, लुटमार किन भइरहेको छ ? जीविका आर्जनको हराम (वर्जित) प्रक्रियाहरू किन अँगालिएको छ ?

तेस्रो दाबी: “संसारभन्दा अखिरत नै बेस छ ।” यथार्थमा संसारभन्दा अखिरत नै उत्तम छ । यो दावा गर्नुको बावजुद असाध्यै अफसोसको कुरा के छ भने हाम्रो जीवनशैली मात्र संसारलाई उत्तम बनाउने खाले छ । सांसारिक सम्पत्ति एकत्रित गर्नु मै दिनरात तल्लीन छौं, हरेक मानिस सांसारिक धन कै पछाडि दिवाना छ र जीवनशैलीले स्पष्ट दर्शाउँछ कि संसारबाट कहिल्यै जानै नपर्ने हो कि जस्तो ।

चौथो दाबी: एक दिन मर्नु पर्छ । हो वास्तवमा एक दिन नमरी सुखै छैन तर साह्रै अफसोसको कुरा कि हाम्रो जीवनशैली एक दिन मुर्न पर्ने मानिसको जस्तो छैन ।



हजरत सय्यीदुना हसन बंसरी رَضِيَ اللهُ تَعَالَى عَنْهُ रदीअल्लाहु तअला अन्हु “एक दिन मर्नु पछ” भन्ने दाबीको साँचो नमुना हुनुहुन्थ्यो । उहाँको जीवनशैली यस्तो थियो कि उहाँ सधैं यति उदास भई रहनुहुन्थ्यो कि उहाँलाई कसैले मृत्युदण्डको खबर सुनाइ दिए जस्तो लाग्दथ्यो । (मुख् सन् इह्याउल्ज़लूम, भाग ४, पृष्ठ १९८, दारुल्कुतुबुल्इल्मीयह विरुत)

जसलाई आज भोलि “ब्ल्याक वारेन्ट” भनिन्छ । साँचो अर्थमा हरेकको लागि ब्ल्याक वारेन्ट जारी भइसकेको छ । जो जो जन्मएको छ ऊ एक दिन मर्नै पछ । भन्नाले हरेक जीवित जन्मनु भन्दा पहिल्यै हट लिस्ट मा आइसकेको छ । ऊ जन्मनभन्दा पहिल्यै नै उसको रोजी रोटी (काम माम) र आयु निश्चित भइसकेको हुन्छ, यति मात्र नभई उसको मृत्यु हुने ठाउँ र अन्तिम संस्कार (दफन) हुने ठाउँ पनि निश्चित भइसकेको हुन्छ । आमाको गर्भमा शिशुको शरीरको ढाँचा बनाउन फरिश्ता (देवदुत) ले त्यस ठाउँको माटोको प्रयोग गर्दछन् जुन ठाउँमा त्यो शिशुको मरणपश्चात अन्तिम संस्कार हुनेछ । सुन्नुहोस् !

मानिस आफ्नो जीवन बिताएर, अरुको काँधमा सवार भएर जब कब्रस्तानतर्फ लाग्दछ, उसले के भन्दछ ?

## मृतकको घोषणा

अस्तित्व नै नूर, मीठा बोलीवचनले भरपूर अर्थात् हाम्रा मदनी सरकार صَلَّى اللهُ تَعَالَى عَلَيْهِ وَآلِهِ وَسَلَّمَ सल्लल्लाहु तअला अलैही व सल्लम ले भन्नुहुन्छ, मलाई वहाँको कसम छ, जसको अधीनमा मेरो प्राण छ, यदि मानिसहरूले मृतकको बासस्थान देख्ने भए र मृतकको बोली सुन्ने भए उनीहरूले मृतकलाई भुलेर आफ्नै लागि रुने थिए । जब मृतकलाई जनाजाको खाटमा राखी उठाइन्छ उसको आत्मा फरफराएर खाटमा बसी यो घोषणा गर्दछ, हे मेरा सन्तान हो ! संसार तिमीसँग नखेलोस् जसरी मसँग खेल्यो । मैले हलाल (अनुमति प्राप्त) र गैर हलाल दुवै खाले धन कमाए र अरुको लागि छोडी आएँ । त्यसको नाफा उनीहरूको लागि छ र त्यसको पाप मात्र मेरो नाममा छ । जे होस, म माथि जे प्यो त्यससँग तिमीहरू डराऊ । (त्यसबाट उपदेश लिऊ)

प्यारा इस्लामी दाजुभाइहरू ! साँच्चै नै विचार गर्नु पर्ने ठाउँ छ । वास्तवमा हरेक मृतक एउटा असल मार्गनिर्देशक (मुबल्लिग) हो कि उसले हामीलाई बोलाई बोलाई भनिरहेको छ, हे संसारवासी, जसरी आज म संसार छोडी गइरहेको छु, ठ्याक्कै त्यसरी नै चाँडै नै तिमीहरू पनि मेरो पछि पछि आउनुपर्नेछ । साँचो अर्थमा मृतकले हाम्रो मार्गनिर्देशन गरिरहेको छ । (अत्तज्किरतु कुर्तुबी, पृष्ठ ७६, दारुल्कुतुबुल्इल्मीयह विरुत)

## मृतक सँगको कुराकानी

शरहू र सुदूर पुस्तकमा छ की हजरत सय्यीदुना सईद बिन मुसैइब رضي الله تعالى عنه रदीअल्लाहु तअला अन्हुले भन्नुहुन्छ कि एक चोटी उहाँ हजरत सय्यीदुना अली मुर्तजा رضي الله تعالى عنه रदीअल्लाहु तअला अन्हु सँग मदिना मुनव्वरहको कब्रस्तानमा जानुभयो । हजरत मौला अली रदीअल्लाहु तअला अन्हु ले कब्रस्तानका सबै मृतकहरूलाई सलाम गर्नुभयो र भन्नुभयो “हे कब्रमा आसीन मृतकहरू ! तिमीहरू आफ्नो हालखबर मलाई सुनाउछौ कि म पहिला सुनाउँ ?” सय्यीदुना सईद बिन मुसैइब رضي الله تعالى عنه रदीअल्लाहु तअला

अन्हु ले भन्नुहुन्छ कि उहाँहरूले कब्र बाट **وَعَلَيْكَ السَّلَامُ** व अलैकस्सलामु व रहमतुल्लाही व बरकातुहु (सलाम) को आवाज सुन्नुभयो र कसैले भन्न थाल्यो: हे अमीरुल्मु'मीनीन **رَضِيَ اللهُ تَعَالَى عَنْهُ** रदीअल्लाहु तअला अन्हु ! तपाईंले नै पहिला भन्नुहोस् कि हामी मरेपछि के के भयो ? हजरत मौला अली

**رَضِيَ اللهُ تَعَالَى عَنْهُ** रदीअल्लाहु तअला अन्हु ले भन्नुभयो: “सुन ! तिम्रो धन सम्पत्ति को अंशवण्डा भइसक्यो । तिम्रा श्रीमतीहरूले अर्को विवाह गरिसके । तिम्रा छोराछोरीहरू अनाथ भए । जुन घर तिमिले साह्रै राम्रो बनाएका थियौ त्यसमा तिम्रो शत्रुको बास भएको छ । अब तिम्री आफ्नो हालखबर सुनाऊ ।” यति सुन्नासाथ एक कब्रबाट आवाज आउन थाल्यो: “हे अमीरुल्मु'मीनीन! **رَضِيَ اللهُ تَعَالَى عَنْهُ** रदीअल्लाहु तअला अन्हु मेरो कफन (वस्त्र) तार तार भइसकेको छ । मेरा कपालहरू फरिसकेका छन् । मेरो छाला र मासुहरू टुक्रा टुक्रा भइसकेका छन् । मेरो आँखाहरू बाहिर निस्केका छन् र मेरो नाकबाट पीप बगिरहेको छ । मैले जे जे पहिलै पठाएको थिए (अर्थात् राम्रो कर्म) त्यसलाई मात्रै पाएँ र जे जे पछाडि छोडी आएँ त्यो नै

गुमाएँ । (शर्हु र सुदूर, पृष्ठ २०९, दारुल्कुतुबुल्इल्मीयह विरुत)

प्यारा इस्लामी दाजुभाइहरू ! पछाडि के छोडियो ? यसमा हामीले विचार गर्नु पर्छ । गैरकानुनी (वर्जित) कारोबार, पाप तिर लाने वस्तुहरू छोडेर मरियो र छोराछोरीले त्यसलाई अँगाली राखे भने त त्यसको परिणाम साह्रै भयानक हुनेछ । एउटा उपदेश मुलक सत्य घटना प्रस्तुत गर्दछु ।

## टिभी छोडेर मरेपछि कब्रको सजाय

एक इस्लामी भाइले विलायतबाट एक लिखित वृत्तान्त पठाउनु भएको थियो । म त्यस वृत्तान्तलाई आफ्नै शब्दहरूमा व्यक्त गर्दछु: एक सिन्ध निवासी धर्मनिष्ठ मानिसको भनाई छ । एक रातको कुरा हो म कब्रस्तान गएँ र एक कब्रको नजिक बसेँ । बस्दा बस्दै मलाई निद्रा लाग्यो र सपनामा मैले त्यस कब्रको मृतकलाई आगोमा जलाइदै गरिएको देखेँ । उसले चिच्याई चिच्याई मसँग भनिरहेको थियो “मलाई बचाउ ! मलाई बचाउ !” मैले भनेँ: म कसरी बचाउन सक्छु र ? उसले भन्न थाल्यो: “केही दिन अघि मेरो

मृत्यु भएको हो । यस बेला मेरो ठिटो छोरो घरमा टिभीमा फिलिम हेरिरहेको छ र जब जब उसले यस्तो गर्दछ मेरो सजाय भन भन बढाइन्छ । तपाईंसँग अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्लू को नाममा बिन्ती छ कि मेरो छोरालाई सम्झाइदिनुहोस कि उसले मोजमस्ती गर्न छोडोस् र टिभी हेर्ने नगरोस् किन कि त्यो टिभी मैले किनेको थिएँ र त्यसको कारणले अब मैले सजाय भोग्नु परिरहेको छ । साह्रै अफसोसको कुरा, मैले छोरालाई सांसारिक ज्ञान त सिकाएँ तर इस्लामी ज्ञान सिकाइन । उसलाई पापको कामबाट कहिल्यै रोकिनँ । कब्र र आखीरतको कुराहरूको बारेमा बताइनँ ।” त्यस कब्रको मृतकले आफ्नो नाम र ठेगाना पनि मलाई बतायो । बिहानै म त्यस मृतकको घर गए । उनका छोराले राती फिलिम हेरेर बसेको कुरा स्विकार गरे । मैले जब उसलाई आफूले गए राती देखेको सपना सुनाएँ ऊ आफ्नो बुबाको पिरले रुन थाल्यो र घरमा भएको टिभी हटाइदियो ।

## टिभी घरबाट निकाल्दा प्यारो आका **ﷺ** को तर्फबाट बधाई

एक आर्मीको मेजरको भनाइ छ: “मेरो एक समय मंगला डेममा ड्युटी थियो । दिना (भेलम) का

इस्लामी भाइहरूले मलाई उपहार स्वरूप केही इस्लामी प्रवचनका क्यासेटहरू दिएका थिए । मेरो घरमा ती क्यासेटहरू सबैले सुने । त्यसमा सिन्धका धर्मनिष्ठ व्यक्तिको वृत्तान्त पनि थियो । हामीले ती प्रवचनहरू सुनेर अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्ल् को सजायबाट भयभीत भई सबैको एक मतमा टिभी घरबाट निकाली दियौं । अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्ल् को कसम ! त्यसको एक हप्ता पछि मेरो छोराछोरीको आमाले सपनामा प्यारो प्यारो आका, हाम्रा मन मस्तिष्कका प्रसन्नदाता, पापीहरूका मोक्षदाता, मदनी मुस्तफा **صَلَّى اللهُ تَعَالَى عَلَيْهِ وَآلِهِ وَسَلَّمَ** सल्लल्लाहु तअ़ाला अलैही व सल्लम को दर्शन पाइन र वहाँले बधाई दिँदै भन्नुभयो कि यो टिभी हटाउने कार्यबाट अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्ल् तिमीहरू सँग प्रसन्न हुनु भएको छ ।”

## बहाना नगर्नुहोस् !

प्यारा इस्लामी दाजुभाइहरू ! अब हेर्नुहोस् को भाग्यवान् मानिसले यो पापको भण्डार टिभीलाई घरबाट निकाल्दछ र को अभागीले **مَعَادَ اللهِ عَزَّوَجَلَّ** मअ़ाज अल्लाह टिभी घरमा छोडी परिवारको लागि

पाप कमाउनको व्यवस्था गरी मर्दछ, अनी कब्रको सजायमा गिरफ्तार हुँदछ । यस्तो दुर्भाग्य कसैको नहोस् । सायद तपाईंलाई शैतानले मनमा शङ्का उपशङ्का उत्पन्न गराउला कि यो दावते इस्लामीकाहरूले कुन्नि कहाँ कहाँबाट यस्ता वृत्तान्त खोजी खोजी ल्याउँछन् । टिभी त “फलानो फलानो” को घरमा पनि छ । हेर्नुहोस् ! तपाईंको यो कुराले म संतुष्ट हुने वाला छैन । तपाईंले मलाई यो टिभी बाट हुने फाइदाहरूको बारेमा बताउनुपर्छ । तपाईंले मलाई यो बुझाउनुपर्छ की टिभी मा लज्जाहीन स्त्रीहरूको नाँच हेरेमा **مَعَادَ اللَّهِ** मअ<sup>^</sup>ज अल्लाह यति यति पुण्य (सवाब) पाइन्छ । खुब मेकअप गरेकी समचारदाता स्त्रीलाई हेर्दा यति यति पुण्य पाइन्छ । त्यस्तै गरेर सङ्गीत सुनेमा यो यो फाइदा छ भन्ने कुरा स्पष्ट पार्नुपर्छ । यथार्थ यो हो कि तपाईंले यसको फाइदा वर्णन गर्ने सक्नुहुन्न । तपाईंले प्रस्तुत वृत्तान्तहरूमा विश्वास गर्नुहोस् वा नगर्नुहोस् तर अल्लाह **عَزَّوَجَلَّ** अज़्ज व जल्ल् सँग डराउनेहरूको हृदयबाट यो कुरा अवश्य निस्कन्छ, कि टिभीले पापको मिटर भन् तिव्र गतिमा बढाउँदछ । टिभी को सदुपयोग हुने भन्दा दुरुपयोग हुने सम्भावना लगभग शत प्रतिशत नै छ ।



यस टिभीले हरेक समाजमा विकृति र विसङ्गती ल्याएको छ । मानिसहरूबाट सर्म, लज्जा टिभीले गर्दा हट्टै गइरहेको छ । विकृतिमा केही कमी थियो भने त्यसलाई अहिलेको डिस एन्टिना, केवल नेटवर्क र डि.टी.एच.ले पुरा गरिदिएको छ । हाम्रा छोरी बुहारीलाई दैनिक नयाँ फेसन सिकाउने टिभी नै हो । हाम्रा ठिटाहरूलाई यस टिभी ले नै प्रेम को नाममा नराम्रा कुराहरू सिकाएर केटीहरूलाई आफ्नो जालमा फसाउने र उनीहरूको जीवन बर्बाद पार्न सिकायो र त्यै चक्करमा हाम्रो छोरी बुहारीहरू पनि बिग्रिए । साना साना बच्चाहरूको हालत यस्तो भयो कि सङ्गीत को धुनमा खुट्टा हल्लाउने र नाच्ने भइसकेका छन् । यति मात्र नभई इन्टरनेटले त भन् विकृति को बाढी नै ल्याएको छ । धार्मिक मानिसलाई त पापबाट टाढा हुन असाध्यै गाह्रो भएको छ । अधर्मी अविश्वासीहरू त पाप कामाउनमै तल्लिन भै समाजका असल मानिसहरूलाई पनि कुमार्गमा हिँडाउन यतिसम्म प्रयासरत छन् कि असल मानिसहरू पनि तिनैका अधीन भइसकेका छन् । एक समय थियो कि जम्मा ३१३ धर्मीहरूले एक हजार जना अधर्मी लाई युद्धमा अधीनमा पारेका थिए ।

प्यारा इस्लामी दाजुभाइहरू ! आफ्ना पापहरू सम्झी साँचो प्रायश्चित्त गर्नुहोस् र अबदेखि पापहरूबाट जोगिएर असल कार्यतिर लाग्ने अठोट गर्नुहोस् । अल्लाह **عَزَّوَجَلَّ** अज़्ज व जल्ल् सामु क्षमा याचना गर्नुहोस् ।

आउनुहोस् ! अब पापहरूको सजायका बारेमा केही सुनौं जसबाट **إِنْ شَاءَ اللَّهُ عَزَّوَجَلَّ** इन्शाअल्लाह अज़्ज व जल्ल् अल्लाह **عَزَّوَجَلَّ** अज़्ज व जल्ल् को डर मनमा आउनेछ, र हामी पापहरूको क्षमा याचना तर्फ लाग्नेछौं ।

## डरलाग्दो घाटी

जहन्नम (नर्क) मा “गैइ” नाम गरेको एक यति डरलाग्दो घाटी (उपत्यका) छ कि जसको गर्मीबाट जहन्नमका अरू घाटीहरूले पनि शरण माग्दछन् । यो घाटी व्यभिचारी, मादक पदार्थ सेवन गर्नेहरू, ब्याज लिने दिनेहरू, भ्रुटा साक्षीहरू, बुबा आमालाई अटेरी गर्नेहरू र नमाज नपढ्नेहरूको लागि हो । (रुहुल्बयान, भाग ५, पृष्ठ ३४५, दारुल्दइह्याउल्लरासुल्अबी विरुत)

## मुडुलो विशाल सर्प

हजरत सय्यीदुना अबु हुरैरह رَضِيَ اللهُ تَعَالَى عَنْهُ रदीअल्लाहु तअला अन्हु ले विवरण गर्नुहुन्छ कि मीठा बोलीवचनका धनी, उहाँ नभए हाम्रो अस्तित्व नहुनी भन्नाले हाम्रा प्यारा नबी صَلَّى اللهُ تَعَالَى عَلَيْهِ وَآلِهِ وَسَلَّمَ सल्लल्लाहु तअला अलैही व सल्लम को कथन छ: “जसलाई अल्लाह عَزَّوَجَلَّ अज़्ज़ व जल्लु ले धन दिनुभयो तर उसले त्यो धनको जकात दिएन भने कयामतको दिनमा उसको धनलाई एक मुडुलो विशाल सर्प स्वरुप बनाइनेछ, जसको दुईवटा दाग हुनेछ

(जुन चाहिँ अति विषालु हुने सड्केत हो) त्यो सर्प त्यस मानिसको घाँटीमा हार जसरी लगाइनेछ र सर्पले आफ्नो मुखले त्यस मानिसलाई समाती भन्नेछ: “म हुँ तेरो धन, तेरो सम्पत्ति !” (सहिह बुखारी, हदीस १४०३, भाग १, पृष्ठ ४७४, दारुलकुतुबुल्दिल्मीयह बिरुत)

## चालीस दिनसम्म नमाज अस्विकार्य

मादक पदार्थ सेवन गर्नेहरू, बेस्यालय र जुवाका अड्डा चलाउनेहरूले सुन्नै पर्ने कुरा की हजरत सय्यीदुना अब्दुल्लाह बिन उमर رَضِيَ اللهُ تَعَالَى عَنْهُ

रदीअल्लाहु तअ़ाला अन्हुमा ले विवरण गर्नुहुन्छ की अल्लाह को रसूल **صَلَّى اللهُ تَعَالَى عَلَيْهِ وَآلِهِ وَسَلَّمَ** सल्लल्लाहु तअ़ाला अलैही व सल्लम को उपेदशमूलक कथन छ की: “जसले मादक पदार्थ सेवन गय्यो उसको चालीस दिनसम्म नमाज स्विकार्य हुँदैन । यदि उसले प्रायश्चित्त गरी क्षमा माग्यो भने अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्ल् ले उसलाई क्षमा प्रदान गर्नुहुन्छ । अब यदि उसले फेरि दोस्रो पटक मादक पदार्थ सेवन गय्यो भने फेरि अर्को चालीस दिनसम्म उसको नमाज स्विकार्य हुँदैन । यदि उसले क्षमा माग्यो भने अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्ल् ले क्षमा गर्नुहुन्छ । यदि तेस्रो चोटी उसले मादक पदार्थ सेवन गय्यो भने फेरि अर्को चालीस दिनसम्म उसको नमाज स्विकार्य हुँदैन । यदि फेरि क्षमा माग्यो भने अल्लाह **عَزَّوَجَلَّ** अज़्ज़ व जल्ल् ले क्षमा गर्नुहुन्छ । फेरी चौथो पटक उसले मादक पदार्थ सेवन गय्यो भने अर्को चालीस दिनसम्म उसको नमाज स्विकार्य हुँदैन । अब यदि उसले क्षमा माग्यो भने उसको क्षमा स्विकार्य हुने छैन र कयामतको दिन उसलाई नर्कका मानिसको पीपको नहरबाट पिउन लगाइनेछ । (जामिअ तिर्मिजी, हदीस १८६९, भाग ३, पृष्ठ ३४१, दारुल्फिक्क बिरुत)

## हजरत अली رضي الله تعالى عنه रदीअल्लाहु तआला अन्हु को मादक पदार्थप्रति घृणा

हजरत अमीरुलमु'मीनीन सय्यीदुना अली मुर्तजा رضي الله تعالى عنه रदीअल्लाहु तआला अन्हु मदिराप्रति घृणा व्यक्त गर्दै भन्नुहुन्छ : “यदि कुनै इनारमा केही थोपा मदिरा खस्यो र त्यस इनार माथि यदि एक मिनार निर्माण गरियो भने त्यस मिनारबाट मैले अज्ञान दिनेछैन । यदि कुनै खोलामा मदिरा को केही थोपा खस्यो र त्यो खोला सुकेर त्यहाँ घास उम्यो भने म मेरो जनावरहरू त्यहाँ चराउने छैन ।” (रुहुलबयान, भाग १, पृष्ठ ३४०, दारुल्इह्याउल्लरासुल्अर्बी विरुत)

## क्रुर बुबा आमाको पनि आज्ञा पालना

आफ्ना बुबा आमाको चित्त दुखाउने, आज्ञा नमान्नेहरूले साँच्चै नै प्रायश्चित्त गरी बुबा आमासँग क्षमा मागी उनलाई प्रसन्न बनाउनुपर्छ । हजरत सय्यीदुना अब्दुल्लाह इब्न अब्बास رضي الله تعالى عنه रदीअल्लाहु तआला अन्हु ले विवरण गर्नुहुन्छ कि मक्का मदिनाका ताजबाहक, अल्लाहका प्यारा नबी

صَلَّى اللهُ تَعَالَى عَلَيْهِ وَآلِهِ وَسَلَّمَ सल्लल्लाहु तअ़ाला अ़लैही व सल्लम ले भन्नुभयो: “जुन मानिस आफ्नो बुबा आमा दुवैप्रति आज्ञाकारी हुँदछ, उसको लागि जन्नत (स्वर्ग) को दुई ढोकाहरू खुल्दछन् । यदि बुबा आमा मध्ये कुनै एक मात्र छन् र ऊ त्यही एकको आज्ञाकारी छ भने उसको लागि जन्नत (स्वर्ग) को एक ढोका खुल्दछ । जुन मानिस आफ्नो बुबा आमा दुवैप्रति अवज्ञाकारी हुँदछ, उसको लागि जहन्नम (नर्क) को दुई ढोकाहरू खुल्दछन् । यदि बुबा आमा मध्ये कुनै एक मात्र छन् र ऊ त्यही एकको अवज्ञाकारी छ भने उसको लागि जहन्नमको एक ढोका खुल्दछ ।” यति सुनेर एक सहाबी<sup>१</sup> رَضِيَ اللهُ تَعَالَى عَنْهُ रदीअल्लाहु तअ़ाला अ़न्हु ले सोध्नुभयो: “यदि उसका बुबा आमा ऊ प्रति क्रुर छन् भने पनि?” हुजुर नबीएकरीम صَلَّى اللهُ تَعَالَى عَلَيْهِ وَآلِهِ وَسَلَّمَ सल्लल्लाहु तअ़ाला अ़लैही व सल्लम ले जवाफ दिनुभयो : “उसको बुबा आमा ऊ प्रति क्रुर भए पनि । उसको बुबा आमा ऊ प्रति क्रुर भए पनि । उसको बुबा आमा ऊ प्रति क्रुर भए पनि ।” (शा'बुद्धिमान, हदीस ७९१६, भाग ६, पृष्ठ २०६, दारुल्कुतुबुल्लमीयह बिरुत)

## वाचा पूरा नगर्नुको फल

प्यारा इस्लामी दाजुभाइहरू ! यदि बुबा आमाले धर्मको विपरीत आदेश दिन्छन् भने उनका कुरा मान्नु भएन । उदाहरणको लागि यदि गैरकानुनी तरिकाबाट धन कमाउने, दाढी काट्ने आदी आदेश दिन्छन् भने उनका ती कुरा मान्नु भएन । पापको काममा बुबा आमाको आदेश मान्नेवाला पापी र नर्कको हकदार हो ।

जसले कुरै कुरामा वाचा त खूब गर्दछ तर विना कुनै असल कारण वाचा पुरा गर्दैन । उसले विचार गर्नुपर्छ ।

अमीरुल्मु'मीनीन हजरत सय्यीदुना अली رضي الله تعالى عنه रदीअल्लाहु तआला अन्हु ले विवरण गर्नुहुन्छ कि हाम्रो प्यारा नबी हजरत मुहम्मद صلى الله تعالى عليه وآله وسلم सल्लल्लाहु तआला अलैही व सल्लम को उपदेशमूलक कथन छ: “जसले आफ्नै मुस्लिम दाजुभाइसँग वाचा गरी पूरा गर्दैन ऊ माथि अल्लाह पाकको, फरिश्ताहरूको र सम्पूर्ण मनुष्यहरूको धिक्कार छ र उसको न त फर्ज ( अनिवार्य) मध्येका असल कर्महरू स्वाकार्य छन् न त नफल (असल कर्म जुन गरेमा पून्य पाइने तर गर्न

अनिवार्य नभएका) मध्येका ।” (बुखारी शरिफ, हदीस १८७०, भाग १, पृष्ठ ६१६, दारुल्कुतुबुल्इल्मीयह् विरुत)

**नोट:** ९. सहाबी: हजरत मुहम्मद सल्लल्लाहु तअला अलैही व सल्लम लाई देखेका र उनीप्रति विश्वास गरेका मानिस ।

### पेटभिन्न सर्पहरू

हजरत सय्यीदुना अबु हुरैरह رضي الله تعالى عنه रदीअल्लाहु तअला अन्हु ले विवरण गर्नुहुन्छ कि हाम्रा प्यारा नबी हजरत मुहम्मद صلى الله تعالى عليه وآله وسلم सल्लल्लाहु तअला अलैही व सल्लम ले भन्नुभयो: “मेराज को रातमा (वहाँको आकाशीय भ्रमणको रातमा) मलाई एक यस्तो समूह देखाइयो जसको पेट पारदर्शी कोठाहरू जस्ता ठूला ठूला थिए जसमा सर्पहरू भरिएका थिए ।” मैले सोधें, “हे जीब्रइल ! यी कस्ता मानिसहरू हुन् ?” उहाँले जवाफ दिनुभयो, “यी ब्याजको पैसा खाने मानिसहरू हुन् ।” (सुनन् इब्ने माजाह, हदीस २२७३, भाग ३, पृष्ठ ७१, दारुल्मा’रिफह् विरुत)

### ३६ पटक व्यभिचार गर्नुभन्दा पनि नराम्रो कार्य

हजरत सय्यीदुना अब्दुल्लाह बिन हन् जलाह رضي الله تعالى عنه रदीअल्लाहु तअला अन्हु को विवरण छ



कि हजरत मुहम्मद صَلَّى اللهُ تَعَالَى عَلَيْهِ وَآلِهِ وَسَلَّمَ सल्लल्लाहु तआला अलैही व सल्लम ले भन्नुभयो, “ब्याजको मात्र एक दिरहम (अरबी मुद्रा) पनि जानीबुझी खानु ३६ (छत्तीस) पटक व्यभिचार गर्नुभन्दा पनि ठूलो पाप हो ।” (सुनन् अल्दार कतनी, हदीस २८१९, भाग ३, पृष्ठ १९)

## जहन्नम पूग्ने एक कारण

हजरत सय्यीदुना अब्दुल्लाह इब्न मसऊद رَضِيَ اللهُ تَعَالَى عَنْهُ रदीअल्लाहु तआला अन्हु को विवरण छ कि जसले हराम (गैरकानुनी) धन कमाउँछ, यदि उसले त्यो धन खर्च गर्‍यो भने त्यसमा बरकत (सह) हुने छैन, उसले दान दियो भने त्यो स्विकार्य हुने छैन र यदि छोरा छोरीको लागि छोडी मर्‍यो भने त्यो उसको लागि जहन्नम पूग्ने एक कारण बन्नेछ । (मस्नद इमाम अहमद, हदीस ३६७२, भाग २, पृष्ठ ३४, दारुल्फक्र बिरुत)

## सात मदनी सिद्धान्तहरू

प्यारा इस्लामी दाजुभाइहरू ! होशमा आउनुहोस् ! निद्राबाट विउँभनुहोस् ! आफ्नो पापहरूको स्मरण गरी प्रायश्चित्त गरिहाल्नुहोस् । गैर इस्लामी रहन सहन त्याग गरी प्यारो आका صَلَّى اللهُ تَعَالَى عَلَيْهِ وَآلِهِ وَسَلَّمَ सल्लल्लाहु

तअाला अलैही व सल्लम को प्यारो सुन्नत (वहाँको जस्तो बानी व्यहोरा) अँगाल्नुहोस् । आफ्नो इस्लाह (सुधार) को साथ साथ अरुहरूको पनि इस्लाहको लागि अठोट गर्नुहोस् । असल मार्ग निर्देशनको लागि मरिमेट्ने सौँच बनाउनुहोस् । सुन्नत को पुनः स्थापना को लागि आफ्नो जीवन, धन र समय खर्च गर्ने रहर उत्पन्न गर्नुहोस् र अठोट गर्नुहोस् कि:

“मलाई आफ्नो र सारा संसारको मानिसहरूको असल मार्ग निर्देशनको लागि अथक प्रयास गर्नु छ ।” आफ्नो इस्लाहको प्रयासको लागि मदनी इन्आमात को पालना र सारा संसारका मानिसहरूको इस्लाहको प्रयासको लागि मदनी काफिलामा यात्रा गर्नु हो । यी दुई मदनी कामहरूको बानी बसाल्न मलाई निम्नलिखित सात मदनी सिद्धान्तहरू आफूमाथि लागु गर्नु छ ।

१. हरेक नमाज मस्जिदमा जमाअत को साथ अदा गर्नु (पढ्नु) छ र हरेक पटक कम्तिमा एक जनालाई आग्रह गरी मस्जिद लाने प्रयास गर्नु छ ।

२. दावते इस्लामीका मदनी कामहरूका लागि दैनिक दुई घण्टा दिनु छ ।

३. हप्तामा एक दिन नेकी को दावतको अलाकाई दौरा (क्षेत्रीय भेटघाट) मा सुरु देखि अन्त सम्म सम्मिलित हुनु छ ।

४. साप्ताहिक इज्तिमामा सुरु देखि अन्त सम्म उपस्थित हुनु छ ।

५. दैनिक मदनी इन्आमातको कार्ड भरि हरेक मदनी महिनाको शुरुको दस दिन भित्रमा जिम्मेवार इस्लामी व्यक्तित्वलाई बुझाउनु छ ।

६. जीवनमा एकैचोटी १२ महिना, हरेक बारह महिनामा ३० दिन र जीवन भरि नै हरेक महिनामा ३ दिन को लागि मदनी काफिलामा यात्रा गर्नु छ ।

७. इस्लामी दाजुभाइहरूलाई मदनी वातावरणमा ल्याउन व्यक्तिगत रुपमा प्रयास गर्नु छ ।

## ~ सुन्नतका बहार (खुशी) हरु ~

अल्हम्दु लिल्लाही अज़्ज व जल्ल् कुरआन र सुन्नतको सिद्धान्त सारा संसारमा फैलाउने, अराजनैतिक समुह दा'वते इस्लामी का आनन्दमयी मदनी वातावरणमा सुन्नतहरु सिकिने र

सिकाउने गरिन्छ । हरेक विहिवार मियाँपाटन, पोखरा १३ को जामे मस्जिद ए अक्सामा मगिब को नमाज पछी संचालन गरिने सुन्नतले भरिपुर्ण इज्तिमामा पुरै रात बिताउने मदनी आग्रह छ । रसुलका आशीकहरुसँग मदनी काफिलामा यात्रा र दैनिक मदनी फिक्र (ध्यान) द्वारा मदनी इन्आमातको कार्ड भरी हरेक मदनी महिनाको शुरुको दस दिन भित्र आफ्नो क्षेत्रको जिम्मेवार व्यक्तित्वलाई बुझाउने बानी बसाल्नुहोस् । इन्शाअल्लाह अज्ज व जल्ल यसको बरकत (सह) ले सुन्नतको पालना गर्न, पापहरुसँग घृणा गर्न र आफ्नो इमान (धार्मिक विश्वास) को संरक्षण गर्नको लागि ; **lqim** हुने सोच बन्नेछ ।

हरेक इस्लामी दाजुभाइहरुले यो मदनी अठोट गर्नुहोस् कि: “मलाई आफ्नो र सारा संसारको मानिसहरुको असल मार्ग निर्देशनको लागि अथक प्रयास गर्नु छ ।” इन्शाअल्लाह अज्ज व जल्ल । आफ्नो इस्लाहको प्रयासको लागि मदनी इन्आमात को पालना र सारा संसारका मानिसहरुको इस्लाहको प्रयासको लागि मदनी काफिलामा यात्रा गर्नु छ । इन्शाअल्लाह अज्ज व जल्ल ।

اَلْحَمْدُ لِلّٰهِ رَبِّ الْعٰلَمِيْنَ وَالصَّلٰوةُ وَالسَّلَامُ عَلٰى سَيِّدِ الْمُرْسَلِيْنَ  
 اَشْهَدُ اَنْ لَا اِلٰهَ اِلَّا اللّٰهُ وَحْدَهُ لَا شَرِيْكَ لَهٗ اَشْهَدُ اَنَّ مُحَمَّدًا عَبْدُهٗ وَرَسُوْلُهٗ  
 بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِيْمِ

## सुन्नतका बहार (खुशी) हरु

अल्हम्दु लिल्लाही अज़्ज़ व जल्ल् कुरआन र सुन्नतको सिद्धान्त सारा संसारमा फैलाउने, अराजनैतिक समूह *दा'वते इस्लामी* का आनन्दमयी मदनी वातावरणमा सुन्नतहरु सिक्किने र सिकाउने गरिन्छ । हरेक विहिबार मियाँपाटन, पोखरा १३ को जामे मस्जिद ए अक्सामा गरिब को नमाज पछि संचालन गरिने सुन्नतले भरिपुर्ण इज्तिमामा पुरै रात बिताउने मदनी आग्रह छ । रसुलका आशीकहरुसंग मदनी काफिलामा यात्रा र दैनिक मदनी फिक्र (ध्यान) द्वारा मदनी इन्आमातको काई भरी हरेक मदनी महिनाको शुरुको दस दिन भित्र आफ्नो क्षेत्रको जिम्मेवार व्यक्तित्वलाई बुझाउने बानी बसाल्नुहोस् । इन्शाअल्लाह अज़्ज़ व जल्ल् यसको बरकत (सह) से सुन्नतको पालना गर्न, पापहरुसंग घृणा गर्न र आफ्नो इमान (धार्मिक विश्वास) को संरक्षण गर्नको लागी हाशियार हुने सौंच बन्नेछ ।

हरेक इस्लामी दाजुभाइहरुले यो मदनी अठोट गर्नुहोस् कि: *"मलाई आफ्नो र सारा संसारको मानिसहरुको असल मार्ग निर्देशनको लागि अथक प्रयास गर्नु छ ।"* इन्शाअल्लाह अज़्ज़ व जल्ल् । आफ्नो इस्लाहको प्रयासको लागि मदनी इन्आमात को पालना र सारा संसारका मानिसहरुको इस्लाहको प्रयासको लागि मदनी काफिलामा यात्रा गर्नु छ । इन्शाअल्लाह अज़्ज़ व जल्ल् ।

**M**aktaba  
 tul  
 adinah

Alami Madani Markaz, Faizan-e-Madinah,  
 Mahallah Saudagran, Old Sabzi Mandi,  
 Bab-ul-Madinah, Karachi, Pakistan.

☎ +92-21-34921389 to 93, 34126999

Fax: +92-21-34125858

✉ majlistarajim@dawateislami.net

Web: www.dawateislami.net